

# Jer

## Chapter 23

Nepali Interlinear

Reference: Nepali ERV

1  
יְהוָה: נָא- מְרֵעִי צֹאן אֶת- וּמִפְצָיִם מְאֹבְדִים רָעִים הָיִי  
परमप्रभुको परमप्रभुको-वचन मेरो-खर्कको भेडाहरूलाई यो र-छरिएर-लाउने नाश-गर्ने गोठालाहरू धिक्कार-होस्  
H3068 H5002 H4830 H6629 H0853 H0006 H1945

“त्यो भेडा गोठालाहरूलाई धिक्कार जसले मेरा भेडाहरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।

2  
אֶת- הָרָעִים הָרָעִים עַל- יִשְׂרָאֵל אֱלֹהֵי יִשְׂרָאֵל אֱמֹר יְהוָה לָכֵן  
यो चराउने गोठालाहरू बारेमा इस्राएलले इस्राएलका-परमेश्वर परमप्रभु भन्नुहुन्छ यसरी त्यसकारण  
H0853 H3478 H0430 H3068 H0559 H3541

3  
אֲתָם פְּקֹדֶתָם וְלֹא וַתִּגְחֹמוּ צִאֲנִי אֶת- הַפְּצֹתָם אֲתָם עִמִּי  
तिनीहरूलाई हेरचाह-नगर्नो र-हेरचाह-गर्नो र-त्याग्यौ मेरा-भेडाहरूलाई यो छरिएर-लायौ तिमीहरूले मेरो-जनतालाई  
H0853 H3808 H5080 H6629 H0853

4  
יְהוָה: נָא- מַעֲלֵלֵיכֶם רָע אֶת- עֲלֵיכֶם פְּקֹד דִּנְיָ  
परमप्रभुको परमप्रभुको-वचन तिम्ना-कामहरूको दुष्टता यो तिम्ना-विरुद्ध दण्ड-दिनेछु हेर-म  
H3068 H5002 H4611 H7455 H0853 H2009

ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियो। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्ना हेरचाह गर्ने। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

3  
אֲתָם הַדְּחִי אֲשֶׁר- הָאֲרָצוֹת מְכֹלֹ צִאֲנִי שְׂאֲרֵי אֶת- אֲקִבָּי וְאֲנִי  
तिनीहरूलाई मैले-त्याग्नें जहाँ देशहरूबाट सबैबाट मेरो-भेडाहरूको बाँकी-रहेकाहरू यो भेला-गर्नेछु र-म-आफैं  
H0853 H5080 H0776 H3605 H6629 H7611 H0853 H6908 H0589

4  
: וְרָבִו וּפְרוּ נֹהָן- עַל- אֲתָהּ וְהַשְּׂבִתִּי שָׁם  
र-बढ्नेछन् र-फल्नेछन् तिनीहरूको तिनीहरूको-खर्कमा तिनीहरूलाई र-फर्काउनेछु त्यहाँ  
H6509 H0853 H7725 H8033

“अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन् र संख्या बढ्छ।

4  
יִתְנוּ וְלֹא- עוֹד יִירָאוּ וְלֹא- וְרָעוּם רָעִים עֲלֵיהֶם וְהִקְמִתִּי  
त्रासिने र-त्रासिनेछैनन् फेरि डराउनेछैनन् र-तिनीहरू र-चराउनेछन् गोठालाहरू तिनीहरूमाथि र-म-खटाउनेछु  
H2865 H3808 H5750 H3372 H3808

5  
: יְהוָה: נָא- יִפְקְדוּ וְלֹא-  
परमप्रभुको परमप्रभुको-वचन हराउने र-हराउनेछैनन्  
H3068 H5002 H3808

म मेरा बगालको लागि नयाँ गोठालाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयभीत हुने छैन। मेरो कुनै पनि बगाल हराउने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।

5  
צָדִיק צִמָּח לְדָוִד וְהִקְמִתִּי יְהוָה: נָא- בְּאֵיִם יָמִים הָיָה  
धार्मिक धार्मिक-शाखा दाऊदको-निम्ति र-म-खटाउनेछु परमप्रभुको परमप्रभुको-वचन आउँदैछन् दिनहरू हेर  
H6662 H6780 H1732 H3068 H5002 H0935 H3117 H2009

6  
: בְּאֶרֶץ וְצִדְקָה מְשָׁפֵט וְעָשָׂה וְהַשְּׂכִיל מֶלֶךְ וּמְלֵךְ  
पृथ्वीमा र-धार्मिकता न्याय र-गर्नेछ र-बुद्धिमान्-हुनेछ राजा र-राज्य-गर्नेछ  
H0776 H6666 H4941 H4428

परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।

אֲשֶׁר- जसले	שְׁמוֹ उनको-नाम	וְהוּ- र-यो-ही	לְבַטַח सुरक्षामा	יִשְׁכֵּן सुरक्षित-बस्नेछ	וְיִשְׁאֵל र-इसाएलले	יְהוּדָה यहूदाले	תְּשׁוּעָה उद्धार-पाउनेछ	בְּיָמָיו उनका-दिनहरूमा	6
	<a href="#">H8034</a>	<a href="#">H2088</a>	<a href="#">H0983</a>	<a href="#">H7931</a>	<a href="#">H3478</a>	<a href="#">H3063</a>	<a href="#">H3467</a>	<a href="#">H3117</a>	

וְהָיָה —	צְדִיקָנוּ: हाम्रो-धार्मिकता	וְהוּ परमप्रभु	יִקְרָא उनीलाई-बोलाउनेछन्
	<a href="#">H6664</a>	<a href="#">H3068</a>	<a href="#">H7121</a>

त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इसाएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ।

חַי- जीवित-हुनुहुन्छ	עוֹד फेरि	יִאֲמְרוּ भन्नेछैनन्	וְלֹא- र-अब	יְהוּדָה परमप्रभुको	נָא- परमप्रभुको-वचन	בְּאֵימָם आउँदैछन्	יָמִים दिनहरू	הַנְּהָ- हेर	לִכְן त्यसकारण	7
	<a href="#">H5750</a>	<a href="#">H0559</a>	<a href="#">H3808</a>	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0935</a>	<a href="#">H3117</a>	<a href="#">H2009</a>		

מִצְרַיִם: मिस्रको	מִצְרַיִם मिस्रको-देशबाट	יִשְׂרָאֵל इसाएलको	בְּנֵי इसाएलका-सन्तानहरूलाई	אֵת- यो	הָעֵלָה उठाउनुभयो	אֲשֶׁר जसले	יְהוּדָה परमप्रभु
<a href="#">H4714</a>	<a href="#">H0776</a>	<a href="#">H3478</a>		<a href="#">H0853</a>	<a href="#">H5927</a>		<a href="#">H3068</a>

“यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनुहुन्छ जसले इसाएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’

בֵּית घराना	זָרַע वंश	אֵת- यो	הַבְּיָא ल्याउनुभयो	וְאֲשֶׁר र-जसले	הָעֵלָה उठाउनुभयो	אֲשֶׁר जसले	יְהוּדָה परमप्रभु	חַי- जीवित-हुनुहुन्छ	אִם- यसरी	כִּי बरु	8
	<a href="#">H2233</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>		<a href="#">H5927</a>		<a href="#">H3068</a>				

עַל- आफनो-माथि	וְיִשְׁבּוּ र-बस्नेछन्	שָׁם त्यहाँ	הַחַרְתִּים मैले-त्याग्ने	אֲשֶׁר जहाँ	הָאָרְצוֹת देशहरूबाट	וּמְכַל- र-सबैबाट	צְפוֹנָה उत्तरको	מִצְרַיִם उत्तरको-देशबाट	יִשְׂרָאֵל इसाएलको
	<a href="#">H3427</a>	<a href="#">H8033</a>	<a href="#">H5080</a>		<a href="#">H0776</a>	<a href="#">H3605</a>	<a href="#">H6828</a>	<a href="#">H0776</a>	<a href="#">H3478</a>

וְ: —	אֶרְמָתָם: भूमिमा
	<a href="#">H0127</a>

तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इसाएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इसाएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”

הַיְיִתִּי म-भएँ	עַצְמוֹתַי हड्डीहरू	כָּל- मेरा-सबै	רָחַפּוּ कामिरहेछन्	בְּקִרְבִּי मभित्र	לִבִּי मेरो-हृदय	נִשְׁבַּר भाँचिएको-छ	לְבָבָיִם अगमवक्ताहरूको-विषयमा	9
<a href="#">H1961</a>	<a href="#">H6106</a>	<a href="#">H3605</a>		<a href="#">H7130</a>		<a href="#">H7665</a>	<a href="#">H5030</a>	

וּמִפְנֵי र-अगाडिबाट	יְהוּדָה परमप्रभुको	מִפְנֵי अगाडिबाट	יָיִן दाखमद्य	עֵבְרוּ दाखमद्यले	וּכְנָבָר भिजिएको	שָׂפוֹר र-पुरुषजस्तो	כְּאִישׁ मत्त-मानिसजस्तो
<a href="#">H6440</a>	<a href="#">H3068</a>	<a href="#">H6440</a>	<a href="#">H3196</a>		<a href="#">H1397</a>	<a href="#">H7910</a>	<a href="#">H0376</a>

וְ: —	קְדָשׁוֹ: पवित्र	דְּבָרֵי उहाँको-पवित्र-वचनहरूको
	<a href="#">H6944</a>	<a href="#">H1697</a>

अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेका छन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।

הָאָרְצִים देशले	אֲבָלָה शोक-मनाउने-छ	אֵלֶּה श्राप	מִפְנֵי श्रापको-कारणले	כִּי- किनभने	הָאָרְצִים देशलाई	מְלֻאָה भरिएको-छ	מִנְאָפִים व्यभिचारीहरूले	כִּי किनभने	10
<a href="#">H0776</a>	<a href="#">H0056</a>	<a href="#">H0423</a>	<a href="#">H6440</a>		<a href="#">H0776</a>	<a href="#">H4390</a>	<a href="#">H5003</a>		

כִּי: ठीक	לֹא- ठीक-छैन	וּגְבוּרָתָם र-तिनीहरूको-शक्ति	רָעָה दुष्ट	מְרוֹצָתָם तिनीहरूको-दौड	וְתָהִי र-भएको-छ	מְדַבֵּר उजाडको	נְאֻת खर्कहरू	יָבֵשׁ सुकेका-छन्
	<a href="#">H3808</a>	<a href="#">H1369</a>		<a href="#">H4794</a>	<a href="#">H1961</a>		<a href="#">H4999</a>	<a href="#">H3001</a>

यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो अनि खर्क मरूभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।

מִצְאָתִי	בְּבֵיתִי	גַּם־	חֲנֻפּוֹ	כָּהֵן	גַּם־	נָבִיא	גַּם־	כִּי־	11
मैले-भेटिएँ	मेरो-मन्दिरमा	मेरो-मन्दिरमा-पनि	अपवित्र-छन्	पूजाहारी	पूजाहारी-पनि	अगमवक्ता	अगमवक्ता-पनि	किनभने	
<a href="#">H4672</a>		<a href="#">H1571</a>	<a href="#">H2610</a>	<a href="#">H3548</a>	<a href="#">H1571</a>	<a href="#">H5030</a>	<a href="#">H1571</a>		

יְהוָה: נְאֻם־ רַעְתָּם  
 परमप्रभुको परमप्रभुको-वचन तिनीहरूको-दुष्टता  
[H3068](#) [H5002](#)

“अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्टयाई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।

וְנִפְלוּ	יְהוָה	בְּאֵפֶלֶת	כַּחֲלָקִים	לָהֶם	וַרְכָּם	יְהוָה	לָכֵן	12
र-लड्नेछन्	तिनीहरू-धक्का-दिइनेछन्	अन्धकारमा	चिल्लो-ठाउँहरूजस्तो	तिनीहरूलाई	तिनीहरूको-बाटो	हुनेछ	त्यसकारण	
<a href="#">H5307</a>		<a href="#">H0653</a>	<a href="#">H2519</a>	<a href="#">H1992</a>	<a href="#">H1870</a>	<a href="#">H1961</a>		

यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु। तिनीहरूको बाटो अन्धकारले ढाकेको चिल्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

אֶת־	וַיַּעַן	בְּעֵל	הַנְּבִיאִים	תְּפִלָּה	רְאִיתִי	שְׁמִרֹן	וּבְנִבְיָאִי	13
यो	र-भ्रमाएनन्	बालद्वारा	तिनीहरूले-अगमवाणी-गरेनन्	मूर्खता	मैले-देखें	सामरियाको	र-सामरियाका-अगमवक्ताहरूमा	
<a href="#">H0853</a>	<a href="#">H8582</a>		<a href="#">H5012</a>	<a href="#">H8604</a>	<a href="#">H7200</a>	<a href="#">H8111</a>	<a href="#">H5030</a>	

ס — יִשְׂרָאֵל: אֶת־ עַמִּי  
 — इस्राएललाई यो मेरो-जनता  
[H3478](#) [H0853](#)

“मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।

בְּשִׁקְרָא	וַהֲלִיף	נֶאֱמַר	שְׁעָרוֹתָהּ	רְאִיתִי	יְרוּשָׁלַם	וּבְנִבְיָאִי	14
र-बलियो-बनाएनन्	र-झूटमा-हिँड्ने	व्यभिचार	भयानक-कुरा	मैले-देखें	यरूशलेमको	र-यरूशलेमका-अगमवक्ताहरूमा	
<a href="#">H8267</a>	<a href="#">H1980</a>	<a href="#">H5003</a>		<a href="#">H7200</a>	<a href="#">H3389</a>	<a href="#">H5030</a>	

לִי הָיוּ מִרְעָתוֹ וַחֲזָקוֹ יְהוָה  
 मलाई भएका-छन् आफ्नो-दुष्टताबाट प्रत्येक फर्केनन् फर्कन-नदिने दुष्टहरूको हातहरू र-बलियो-बनाउनेछन्  
[H1961](#) [H0376](#) [H7725](#) [H1115](#) [H3027](#) [H2388](#)

ס — כְּעַמּוֹתָהּ: וַיִּשְׁבִּיָהּ כְּסֹדִים  
 — गोमोराजस्तै र-यसका-बासिन्दाहरू सदोमजस्तै तिनीहरू-सबै  
[H6017](#) [H3427](#) [H5467](#) [H3605](#)

मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”

אוֹתָם	מֵאֲכִיל	הַנְּבִיאִים	עַל־	צְבָאוֹת	יְהוָה	אֲמַר	כֹּה־	לָכֵן	15
तिनीहरूलाई	खुवाउनेछु	हेर-म	अगमवक्ताहरूलाई	माथि	सर्वशक्तिमान्	परमप्रभु	भब्रुहुन्छ	यसरी	त्यसकारण
<a href="#">H0853</a>	<a href="#">H0398</a>	<a href="#">H2009</a>	<a href="#">H5030</a>			<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	

יְרוּשָׁלַם נְבִיאִי מֵאֲתָת כִּי רָאֵשׁ מִי־ וַהֲשִׁקְתִּים לַעֲנָה  
 यरूशलेमको यरूशलेमका-अगमवक्ताहरूबाट बाट किनभने विषयुक्त विषयुक्त-पानी र-पिउनेछु तितो-पानी  
[H3389](#) [H5030](#) [H0854](#) [H7219](#) [H4325](#) [H8248](#) [H3939](#)

פ — הָאָרֶץ: לְכֹל־ חֲנֻפָּה יִצְאָהּ  
 — देशमा सबै अपवित्रता फैलिएको-छ  
[H0776](#) [H3605](#) [H2613](#) [H3318](#)

यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भब्रुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पाउँछन्।”

16	כֹּה־ यसरी H3541	אָמַר भन्नुहुन्छ H0559	יְהוָה सर्वशक्तिमान्-परमप्रभु H3068	צְבָאוֹת सर्वशक्तिमान् H0408	אֵל- नसुन H8085	תְּשַׁמְעֵנּוּ सुन्नू H8085	עַל- बारेमा H1697	דְּבָרֵי अगमवक्ताहरूको-वचनहरू H1697
----	------------------------	------------------------------	---	------------------------------------	-----------------------	-----------------------------------	-------------------------	---

17	הַנְּבִיאִים अगमवाणी-गर्ने H5030	הַנְּבִיאִים तिमीहरूलाई H5012	לְכֹם तिनीहरूले-व्यर्थ-पार्ने-कुरा-गर्दैछन् H3068	מִדְּבָרֵי तिनीहरूले H1891	הַמָּה तिनीहरू H1992	אֲתֹכֶם तिमीहरूलाई H0853	חֲזוֹן आफनो-हृदयको-दर्शन H2377
----	--	-------------------------------------	---	----------------------------------	----------------------------	--------------------------------	--------------------------------------

לְכֹם हृदयको H1696	וַיְדַבְּרוּ बोल्दैछन् H3808	לֹא होइन H3808	מִפִּי परमप्रभुको-मुखबाट H6310	יְהוָה: परमप्रभुको H3068
--------------------------	------------------------------------	----------------------	--------------------------------------	--------------------------------

सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेका छन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।

17	אֲמָרִים भन्दैछन् H0559	אָמַר निरन्तर H0559	לְמַנְאֲצֵי मलाई-तुच्छ-मात्रेहरूलाई H5006	דְּבָר बोलेको-छ H1696	יְהוָה परमप्रभुले H3068	שְׁלוֹם शान्ति H7965	יְהוָה हुनेछ H1961	לְכֹם तिमीहरूलाई H3605	וְכָל र-सबै H3605	הִלְזֵנִי हिँड्ने H1980
----	-------------------------------	---------------------------	---	-----------------------------	-------------------------------	----------------------------	--------------------------	------------------------------	-------------------------	-------------------------------

בְּשִׂרְרוֹת आफनो-हृदयको-हठमा H8307	לְבָבוֹ हृदयको H0559	אָמַרוּ भनेका-छन् H0559	לֹא- आउनेछैन H3808	תְּבוֹא आउने H0935	עֲלֵיכֶם तिम्रो-विरुद्ध H0935	רָעָה: विपत्ति H0935
---	----------------------------	-------------------------------	--------------------------	--------------------------	-------------------------------------	----------------------------

कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दैछन्। अतः ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेगला बेगलै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन।’

18	כִּי किनभने H4310	מִי कसले H4310	עָמַד खडा-भयो H5975	בְּסוֹד परमप्रभुको-सभामा H5475	יְהוָה परमप्रभुको H3068	וַיִּרְא र-देख्योस् H7200	וַיִּשְׁמַע र-सुन्योस् H8085	אֶת- उहाँको H0853	דְּבָרֵי वचन H1697	מִי- कसले H4310
----	-------------------------	----------------------	---------------------------	--------------------------------------	-------------------------------	---------------------------------	------------------------------------	-------------------------	--------------------------	-----------------------

הַקָּשִׁיב ध्यान-दियो H7181	[דְּבָרֵי — H1697	(דְּבָרֵי) उहाँको-वचन H1697	וַיִּשְׁמַע: र-सुन्योस् H8085	ס — H8085
-----------------------------------	-------------------------	-----------------------------------	-------------------------------------	-----------------

तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ।

19	הַיְהוָה हेर H2009	סַעֲרַת परमप्रभुको-आँधी H3068	יְהוָה परमप्रभुको H3068	חַמָּה रिस H2534	יִצְאָה निस्केको-छ H3318	וּסַעַר र-घुम्ने H5704	מִתְחַלֵּל घुम्दै-गर्ने H5704	עַל माथि H1697	רֹאשׁ शिरमा H1697	רְשָׁעִים दुष्टहरूको H7563
----	--------------------------	-------------------------------------	-------------------------------	------------------------	--------------------------------	------------------------------	-------------------------------------	----------------------	-------------------------	----------------------------------

יְהוָה:  
पर्नेछ

अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।

20	לֹא फर्कने-छैन H3808	יָשׁוּב फर्कनेछैन H7725	אֶת- परमप्रभुको-रिस H0639	יְהוָה परमप्रभुको H3068	עַד- जबसम्म H5704	עַשְׂתָּו पूरा-गर्ने H5704	וְעַד- र-जबसम्म H5704	הַקִּימוֹ स्थापना-गर्ने H4209	מִזְמוֹת योजनाहरू H4209	לְבָבוֹ हृदयको H4209
----	----------------------------	-------------------------------	---------------------------------	-------------------------------	-------------------------	----------------------------------	-----------------------------	-------------------------------------	-------------------------------	----------------------------

בְּחֻמָּה अन्तिम-दिनहरूमा H0319	הַיָּמִים दिनहरूमा H3117	תִּבְנוּ तिमीहरूले-बुझ्नेछौ H0995	בָּה यसलाई H0998	בִּינָה: स्पष्ट-रूपमा H0998
---------------------------------------	--------------------------------	---	------------------------	-----------------------------------

आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छलङ्ग बुझ्नेछौ।

אֵלֵהֶם तिनीहरूलाई H0413	דִּבְרָתִי बोलेको-थिइँ H1696	לֹא- मैले-नबोलें H3808	רָצוֹן दौडेनन् H7323	וְהֵם तर-तिनीहरू H1992	הַנְּבִאִים अगमवक्ताहरूलाई H5030	אֶת- यो H0853	שָׁלַחְתִּי पठाएको-थिइँ H7971	לֹא- मैले-नपठाए H3808	21
							נִבְאֵי: अगमवाणी-गरेनन् H5012	וְהֵם तर-तिनीहरू H1992	

मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरू सँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए।

וַיִּשְׁבּוּם तब-फर्काउथे H7725	עָמִי मेरो-जनतालाई H0853	אֶת- यो H1697	דִּבְרֵי मेरा-वचनहरू H8085	וַיִּשְׁמְעוּ र-सुनाएका-थिए H5475	בְּסוּרֵי मेरो-सभामा H5975	עָמְרוּ खडा-भएका-थिए H1870	וְאֵם- तर-यदि	22
			ס — H4611	מַעֲלֵלֵיהֶם: तिनीहरूको-कामहरू H7455	וַיִּמְרְעוּ र-दुष्टताबाट H1870	הָרַע दुष्ट	מִדְּרָכָם तिनीहरूको-दुष्ट-बाटोबाट	

तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”

מִדְּרָכָם: टाढाको H7350	אֵלָיו टाढाको-परमेश्वर H0430	וְלֹא र-होइन H3808	יְהוָה परमप्रभुको H3068	נֹאמְ- परमप्रभुको-वचन H5002	אֲנִי म H0589	מִקְרִב नजिकको-मात्र H7138	הַאֵלָיו नजिकको-परमेश्वर H0430	23
--------------------------------	------------------------------------	--------------------------	-------------------------------	-----------------------------------	---------------------	----------------------------------	--------------------------------------	----

“म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढामा छ।

אֶת- यो H0853	הָלוֹא के-म H3808	יְהוָה परमप्रभुको H3068	נֹאמְ- परमप्रभुको-वचन H5002	אֶרְאֶנּוּ देख्नेछु H7200	לֹא- देख्ने-छुइन H3808	וְאֲנִי र-म H0589	בְּמִסְתָּרִים लुक्ने-ठाउँहरूमा H4565	אִישׁ कोही H0376	יִסְתֵּר लुक्नेछ H5641	אֵם- यदि	24
				יְהוָה: परमप्रभुको H3068	נֹאמְ- परमप्रभुको-वचन H5002	אֲנִי म H0589	מִלֵּא भर्ने-छु H4390	הָאָרֶץ पृथ्वीलाई H0776	וְאֶת- र-यो H0853	הַשָּׁמַיִם आकाश H8064	

मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी भँदिन र?” परमप्रभुले यसो भन्नुभयो:

הַלְמוֹתַי सपना-देखें H0559	לֵאמֹר भनेर H8267	שָׁקֵר झूटो H8034	בְּשִׁמְי मेरो-नाममा H5012	הַנְּבִאִים अगमवाणी-गर्ने H5030	הַנְּבִאִים अगमवक्ताहरूले H5030	אֶמְרוּ भनेका-छन् H0559	אֶת- यो H0853	שָׁמְעוּתִי मैले-सुनें H8085	25
								הַלְמוֹתַי: सपना-देखें	

“त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।

תַּרְמוֹת हृदयको-छलको H5030	וּנְבִיאֵי र-अगमवक्ताहरू H8267	הַשָּׁקֵר झूटोको H5012	נִבְאֵי झूटा-अगमवाणी-गर्ने H5030	הַנְּבִאִים अगमवक्ताहरूको H5030	בְּלִב हृदयमा H3426	הִשָּׁח छ H4970	מִתִּי कहिले H5704	עֲדָ- कहिलेसम्म H5704	26
								לְבָבָם: हृदयको	

कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने?

27 הַחֲשׁוּבִים לְהַשְׁכִּיחַ אֶת-עַמִּי שְׁמִי בְּחַלּוֹמוֹתַם אֲשֶׁר יִסְפְּרוּ אִישׁ יוֹצֵנָה-גַּרְנֵהֶרֶץ יוֹצֵנָה-לֹאזְנֵה בִּישְׁאִינ-לֹאזְנֵה יוֹצֵנָה-גַּרְנֵהֶרֶץ

प्रत्येक सुनाउन्छन् जो आफ्ना-सपनाहरूद्वारा मेरो-नाम मेरो-जनतालाई यो बिसाउन-लाउने योजना-गर्नेहरू

H0376 H2472 H8034 H0853 H7911 H2803

לְרַעְהוּ כְּאִשֶּׁר שְׂכַחַו אֲבוֹתָם אֶת-שְׁמִי בְּבַעַל: אֲפֹנִי-חִמֵּקִילָאִי

बालद्वारा मेरो-नाम यो तिनीहरूको-पूरुर्खाहरूले बिर्सका-थिए जसरी आफ्नो-छिमेकीलाई

H8034 H0853 H0001 H7911 H7453

ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।

28 הַגְּבִיאָ אֲשֶׁר-אֲתוּ אֲתוּ חַלּוֹם יִסְפֵּר חַלּוֹם וְאֲשֶׁר רְבִירָ מֵרֹא-וּבִלֹּס מֵרֹא-וּבִלֹּס

अगमवक्ता जससँग सपना-छ सपना-सुनाओस् सपना सपना सपना-जससँग मेरो-वचन बोलीस् छ मेरो-वचन

H5030 H0854 H2472 H2472 H2472 H1697 H1696 H0854

אַמַּת מֵה-לְתַבֵּן אֶת-הַכֹּהֵן נָא-יְהוָה: פֶּרַם-וּבִלֹּס

सत्यमा के-थियो पराललाई यो अन्नसँग परमप्रभुको परमप्रभुको-वचन

H0571 H4100 H8401 H0854 H3068 H5002

पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

29 הַלֹּא-כֹה רְבִירָ כְּאִשֶּׁר נָא-יְהוָה וּכְפִטִּישׁ יַפְצִץ סֹלֶעַ: מ-חֲדָאֵן-לָאִי

के-होइन यसरी मेरो-वचन आगोजस्तै परमप्रभुको-वचन परमप्रभुको र-हथौडीजस्तो चूर्ण-पार्ने चट्टानलाई

H3808 H3541 H1697 H0784 H5002 H3068 H6360 H5553

मेरो सन्देश आगो जस्तै छ।" यो सन्देश परमप्रभुबाट आएको हो, "यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।"

30 לָכֵן הִנְנִי עַל-הַגְּבִיאִים נָא-יְהוָה מִנְּבִירָ מֵרֹא-וּבִלֹּס אִישׁ מֵבַט

त्यसकारण हेर-म विरुद्धमा-छ अगमवक्ताहरूको परमप्रभुको-वचन परमप्रभुको चोर्नेहरू मेरा-वचनहरू प्रत्येक बाट

H2009 H5030 H5002 H3068 H1589 H1697 H0376 H0854

רַעְהוּ: אֲפֹנִי-חִמֵּקִילָאִי

H7453

"यसर्थ म झूटा अगमवक्ताहरूको विरुद्धमा छु।" यो सन्देश परमप्रभुको हो "ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।

31 הִנְנִי עַל-הַגְּבִיאִים נָא-יְהוָה חֲלָקִים לְשׁוֹנִים וַיִּנְאֲמוּ

हेर-म अगमवक्ताहरूको परमप्रभुको-वचन परमप्रभुको आफ्नो-जिब्रो-चलाउनेहरू जिब्रो र-भन्दैछन्

H2009 H5030 H5002 H3068 H3947 H3956 H5001

נָא-יְהוָה: פֶּרַם-וּבִלֹּס

H5002

म झूटो अगमवक्ताहरूको विरुद्ध छु।" यो सन्देश परमप्रभुको हो, "तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।

32 הִנְנִי עַל-הַגְּבִיאִים נָא-יְהוָה חֲלָקִים לְשׁוֹנִים וַיִּנְאֲמוּ

हेर-म विरुद्धमा-छ अगमवक्ताहरूको-अगमवक्ताहरूको झूटा-सपनाहरू झूटा झूटा-सपनाहरू परमप्रभुको

H2009 H5012 H2472 H8267 H5002 H3068

וַיִּסְפְּרוּם וַיִּתְעוּ אֶת-עַמִּי בְּשִׁקְרָהֶם וּבְפִתְיוֹתָם וְאֲנִי ר-מַלֵּ

र-तिनीहरूले-सुनाएनन् र-भ्रमाएनन् यो मेरो-जनतालाई आफ्नो-झूटहरूले र-आफ्नो-उज्जलताले र-मैले

H8582 H0853 H8267 H6350 H0595

לְעַם-יִשְׂרָאֵל וַיִּתְעוּ אֶת-עַמִּי בְּשִׁקְרָהֶם וּבְפִתְיוֹתָם וְאֲנִי ר-מַלֵּ

यस-जनतालाई फाइदा-पुऱ्याउने फाइदा-पुऱ्याउनेछैनन् र-कुनै-फाइदा आजा-दिपे र-न पठाएको-थिइँन तिनीहरूलाई-नपठापे

H3276 H3808 H3276 H6680 H3808 H7971 H3808

יְהוָה: פֶּרַם-וּבִלֹּס

परमप्रभुको परमप्रभुको-वचन यसको

H3068 H5002 H2088

म झूटा अगमवक्ताहरूका विरुद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिँदै कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।

33  
 זְכוּרִים יִשְׁאַלְתְּךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 भारी के-हो भनेर पूजाहारीले वा अगमवक्ताले वा यसको यस-जनताले सोध्नेछ र-जब  
[H4100](#) [H0559](#) [H3548](#) [H5030](#) [H2088](#) [H7592](#)

יְהוָה יִשְׁאַלְתְּךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 परमप्रभुको परमप्रभुको-वचन तिमीहरूलाई र-म-त्याग्नेछु भारी के-हो यो तिनीहरूलाई र-तिमीले-भन्नु परमप्रभुको  
[H3068](#) [H5002](#) [H0853](#) [H5203](#) [H4100](#) [H0853](#) [H0413](#) [H0559](#) [H3068](#)

“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गर्हुँ बोझ हौ र म तिमीहरूलाई पर्याँवनेछु।’ यो परमप्रभुको सन्देश हो।

34  
 וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 त्यस-मानिस माथि र-म-दण्ड-दिनेछु परमप्रभुको भारी भन्छ जसले र-जनता र-पूजाहारी र-अगमवक्ता  
[H0376](#) [H3068](#) [H0559](#) [H3548](#) [H5030](#)  
 וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 उसको-घराना र-माथि त्यसको  
[H1931](#)

“यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’

35  
 וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 के-जवाफ-दिनुभयो आफनो आफनो-दाजुलाई र-प्रत्येकले आफनो-छिमेकीलाई माथि प्रत्येकले भन्नु यसरी  
[H4100](#) [H0251](#) [H0413](#) [H0376](#) [H7453](#) [H0376](#) [H0559](#) [H3541](#)

וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 परमप्रभुले बोल्नुभयो र-के परमप्रभुले जवाफ-दियो  
[H3068](#) [H1696](#) [H4100](#) [H3068](#)

यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो?’

36  
 וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 उसको-वचन प्रत्येक-मानिसलाई हुनेछ भारी किनभने फेरि सम्झू-नहोस् नसम्झूहोस् परमप्रभुको र-भारी  
[H1697](#) [H0376](#) [H1961](#) [H5750](#) [H2142](#) [H3808](#) [H3068](#)

וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 सर्वशक्तिमान् सर्वशक्तिमान्-परमप्रभु जीवित जीवित-परमेश्वरका वचनहरू यो र-तिमीहरूले-विकृत-पारेका-छौ  
[H3068](#) [H0430](#) [H1697](#) [H0853](#) [H2015](#)

וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִसֵּף לְךָ אֶת־יְהוָה  
 हाम्रो-परमेश्वरको  
[H0430](#)

तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बढ्याएको छौ।’

37  
 וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה וְהָיָה לְךָ כִּסֵּף וְכִסֵּף לְךָ אֶת־יְהוָה  
 परमप्रभुले बोल्नुभयो र-के परमप्रभुले जवाफ-दियो के-जवाफ-दिनुभयो अगमवक्तालाई उनीकहाँ भन्नु यसरी  
[H3068](#) [H1696](#) [H4100](#) [H3068](#) [H4100](#) [H5030](#) [H0413](#) [H0559](#) [H3541](#)

“यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’

אָמַרְכֶם	יַעַן	יְהוָה	אָמַר	כֹּה	לָכֵן	תֹּאמְרוּ	יְהוָה	מִשָּׂא	וְאִם־	38
तिमीहरूले-भन्यौ	किनभने	परमप्रभुले	भन्नुहुन्छ	यसरी	त्यसकारण	भन्छी	परमप्रभुको-भनेर	भारी	तर-यदि	
<a href="#">H0559</a>	<a href="#">H3282</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>		<a href="#">H0559</a>	<a href="#">H3068</a>			

מִשָּׂא	תֹּאמְרוּ	לֹא	לְאֹמַר	אֲלֵיכֶם	וְאִשְׁלַח	יְהוָה	מִשָּׂא	הַיּוֹ	הַדְּבָר	אֶת־
भारी	नभन्नु	नभन्नुहोस्	भनेर	तिमीहरूलाई	र-मैले-पठाएं	परमप्रभुको	भारी	यो	वचन	यो
	<a href="#">H0559</a>	<a href="#">H3808</a>	<a href="#">H0559</a>	<a href="#">H0413</a>	<a href="#">H7971</a>	<a href="#">H3068</a>		<a href="#">H2088</a>	<a href="#">H1697</a>	<a href="#">H0853</a>

יְהוָה:  
परमप्रभुको  
[H3068](#)

तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौं भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ 'तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।

וְאֵת־	אֲתֹכֶם	וְנִטְשָׁתִי	נִשָּׂא	אֲתֹכֶם	וְנִשְׁתִּי	הַנְּי	לָכֵן	39
र-यो	तिमीहरूलाई	र-म-त्याग्नेछु	निश्चरूपले-बिर्सनेछु	तिमीहरूलाई	र-म-तिमीहरूलाई-बिर्सनेछु	हेर-म	त्यसकारण	
<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H5203</a>	<a href="#">H5377</a>	<a href="#">H0853</a>	<a href="#">H5382</a>	<a href="#">H2009</a>		

פְּנֵי:	מֵעַל	וְלֹאֲבוֹתֵיכֶם	לְכֶם	נִתַּתִּי	אֲשֶׁר	הָעִיר
मेरो-मुखबाट	माथिबाट	र-तिम्ना-पूर्वाहरूलाई	तिमीहरूलाई	मैले-दिए	जो	शहरलाई
<a href="#">H6440</a>		<a href="#">H0001</a>		<a href="#">H5414</a>		

मैले तिमीहरू र तिम्ना पिता-पूर्वाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु।

ס	תְּשַׁכַּח:	לֹא	אֲשֶׁר	עוֹלָם	וּכְלָמוֹת	עוֹלָם	חַרְפֹּת	עָלֵיכֶם	וְנִתַּתִּי	40
—	बिर्सिने-छैन	कहिल्यै	जो	अनन्तको	र-अनन्त-लज्जा	अनन्तको	अनन्त-अपमान	तिम्ना-विरुद्ध	र-म-ल्याउनेछु	
	<a href="#">H7911</a>	<a href="#">H3808</a>		<a href="#">H5769</a>	<a href="#">H3640</a>	<a href="#">H5769</a>	<a href="#">H2781</a>		<a href="#">H5414</a>	

म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।”